

## प्रेरितहरू

- ◆ **पतुस**—पतुसलाई सिमोन भनेर पनि चिनिन्छ। उसको नाम केफास अर्थात्, “चट्टान” भनी परिवर्तन गरियो। उनले यहूदीहरूमाझ सुसमाचार अभियान चलाए र, १ र २ पतुसको पुस्तकका लेखक पनि उनी नै हुन्। मर्कुसको पुस्तक लेख्ने काममा पनि उनले सहायता गरेको हुनसक्छ।
- ◆ **अन्द्रियास**—अन्द्रियास पतुसको भाइ हुन् र पतुसलाई येशूकहाँ ल्याउने पनि यिनी नै थिए (यूहन्ना १:४०-४२)। यी दुई दाजुभाइ बेथसेदाका जलाहारीहरू थिए।
- ◆ **याकूब**—याकूब यूहन्नाका दाजु थिए। यी दुवै जब्दिया र सलोमीका छोराहरू हुन् र तिनीहरू आफ्ना बाबुसँगै बेथसेदामा काम गर्दथे। उनलाई “महान याकूब” भनेर पनि चिन्ने गरिन्छ। उनले यरूशलेम र यहूदामा प्रचार गरे। सन् ४४ मा हेरोदले उनलाई मारे र प्रथम प्रेरितिय शहीद भनी उनको नाम उल्लेख भयो।
- ◆ **यूहन्ना**—यूहन्ना याकूबका भाइ हुन्। यी दुवै उनीहरूका बाबु जस्तै मछुवाहरू थिए (मर्कुस १:१६, २०)। येशूले यी दाजुभाइलाई “गर्जनका छोराहरू” भनी नाम दिनुभएको थियो (मर्कुस ३:१७)। यूहन्नाले एशिया महादेशमा मण्डलीहरू विस्तार गरे र उनले धेरै जसो काम एफिससमा गरे। सन् ६५ मा उनलाई पत्मोस टापुमा पठाइयो, र उनले त्यहीं नै प्रकाशको पुस्तक लेखेका हुन्। उनले लेखेका अन्य पुस्तकहरूमा, यूहन्ना सुसमाचारको पुस्तक, १, २ र ३ यूहन्नाको पुस्तक हुन्।
- ◆ **फिलिप**—उनी बेथसेदाका थिए। उनले नथानेललाई येशूका बारेमा बताएका थिए (यूहन्ना १:४४-४६)।
- ◆ **बारथोलोमाइ**—उनी अवश्य नै यूहन्ना सुसमाचारको पुस्तकमा उल्लेख गरिएको नथानेलका छोरा हुनसक्छ (यूहन्ना १:४४-४६)। उनी गालीलको काना नगरका थिए।

प्रेरितहरू पभुका विशेष सन्देशवाहकहरू थिए र उहाँले नै उनीहरूलाई नियुक्त गर्नुभएको थियो। तिनीहरूले उहाँको जीवन र पुनरुत्थानको बारेमा व्यक्तिगत गवाही दिएका छन्। यहूदा इस्करियोतलाई प्रेरितहरूबाट हटाइएपछि, नयाँ प्रेरित छान्न, येशूसँग रहेको र उहाँको संसारिक सेवकाइ अवधिभर उहाँको पछि लाग्ने व्यक्ति हुनुपर्ने थियो (प्रेरित १:२१)। पछि पावललाई, अन्यजातिहरूका प्रेरितको रूपमा प्रमाणित गर्न ख्रीष्ट उनकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५:८)। यहाँ उल्लेख गरिएका केही जानकारीहरू फ्याड्क एल. कोक्सको लेख, “द ग्लोरियस कम्पनी ग्रफ द एपोस्टल्स,” द मिनिस्टर्स मन्थली (फेब्रुवरी १९६०): २५४ बाट लिइएको हो।

## प्रेरितहरू (बाँकी.)

- ◆ **थोमा**—उनलाई दिदुमस (“दोहोरो”) भनेर पनि बोलाइन्थ्यो (यूहन्ना ११:१६; २०:२४; २१:२)। उनको घर गालीलमा थियो। उनलाई सिरियाका इसाईहरूले आफ्ना देशमा मण्डली स्थापना गर्ने व्यक्ति भनेर दाबी गरेका छन्; उनले पर्सिया र भारतमा पनि मण्डली स्थापना गरेको हुनसक्छ।
- ◆ **मत्ती**—उनलाई अल्फयसका छोरा लेवी भनेर पनि चिनिन्छ (मत्ती ६:६; मर्कुस २:१४)। उनी कफर्नहुम वासी थिए र उनले रोमी सरकारको निम्ति कर उठाउने काम गर्थे।
- ◆ **याकूब**—उनलाई कहिलेकहीं “कम्ती” भनी भन्ने गरिन्थ्यो। उनी अल्फयस र मरियमको छोरा थिए (मत्ती १०:३; २७:५६)। (याकूब र मत्ती दाजुभाइ थिए होलान्?, हामीलाई थाहा छैन) उनी गालीलका थिए र उनले याकूबको पुस्तक लेखेका हुन्।
- ◆ **थेदियस**—यी याकूबका छोरालाई यहूदा भनेर पनि भनिन्छ (मत्ती १०:३; लूका ६:१६)। उनी गालीलका थिए।
- ◆ **सिमोन कनानी (जीलट)**—उनलाई कनानी भनेर पनि चिनिन्छ। कनानी भनेको “जीलट” नै हो र यो आरामीक भाषाबाट आएको शब्द हो। सिमोन गालीलका थिए।
- ◆ **यहूदा इस्करियोत**—“इस्करियोत” शब्दले संकेत दिए अनुसार उनी अग्रवश्य नै यहूदाको केरियोत सहरका थिए। यिनले येशूलाई धोका दिएपछि आत्महत्या गरेर मरे।
- ◆ **मतियास**—यहूदा इस्करियोतको मृत्युपछि, तिनलाई प्रतिस्थापन गर्नको निम्ति गोला हालेर मतियासलाई छानियो (प्रेरित १:२६)। मतियास “यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ उँभो लगिनुभएको दिनसम्म” येशू र उहाँका चेलाहरूका साथमा थिए भन्ने कुरा हामीलाई प्रेरित १:२२ बाट थाहा हुन्छ।
- ◆ **पावल**—शाऊल पछि पावल बनेका हुन्। उनी मण्डलीको विरोधी थिए र पछि उनलाई अग्र्यजातिहरूका विशेष प्रेरित बन्नका निम्ति बोलावट दिइयो (रोमी ११:१३; १ कोरिन्थी १:१; ६:१; १५:६; २ कोरिन्थी १२:१२; गलाती १:१; १तिमोथी २:७)। दमस्कसको बाटोमा येशू उनीकहाँ देखा पर्नुभएको थियो। उनले नयाँ करारका धेरै जसो पुस्तकहरू लेखेका छन्।